



National/ राष्ट्रिय सहकारी बैंक लिमिटेड Co-operative Bank Limited (NCBL)

केन्द्रीय कार्यालय पुल्चोक, ललितपुर, फोन: ०१-५१८०१८२, Website: www.ncbl.coop

लेखा परिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) चौथो त्रैमास आ.व. २०८१/८२ (मिति ३२ आषाढ २०८२)

वासलात

विवरण	(रकम रु.मा)	
	यस त्रैमासमा	गत वर्षको यस त्रैमासमा
सम्पत्ति		
नगद तथा नगद समान	१३,०५३,६११,८९१	१९,०४४,३०६,८७०
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	२७४,०८५,८२६	३२५,३९७,७४९
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात	१३,९५३,७४५,७००	१३,३७३,९४५,७००
व्युत्पन्न वित्तीय उपकरण	—	—
अन्य व्यापारिक सम्पत्तिहरु	—	—
सदस्य संस्थालाई कर्जा तथा सापट	१५,०४८,१७६,४४४	२२,२३८,३८८,४९२
सुरक्षणपत्रमा लगानी	४,१९१,८९०,०५२	६,२९७,३३५,००८
चालु आ.व. को कर सम्पत्ति	२४०,६०३,६४८	३७३,५९०,८६६
सम्पत्तिमा लगानी	१,५२२,१३६,८४२	१,११३,२१९,०३१
सम्पत्ति तथा उपकरण	५१५,२३०,४२५	५७५,९४५,२०४
ख्याती तथा अमूर्त सम्पत्ति	८,४५४,६९८	२,६९९,७४३
स्थगन कर सम्पत्ति	८५३,१२३,३७०	५९४,८७८,४६३
अन्य सम्पत्तिहरु	१,०१०,८५२,७९४	७१५,७७९,५९७
जम्मा सम्पत्तिहरु	५०,६७१,९११,६८९	६४,६५५,४८६,७२४
दायित्व		
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	—	—
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	—	—
व्युत्पन्न वित्तीय उपकरण	—	—
सदस्य संस्थाबाट प्राप्त निक्षेप	४७,०५६,२७७,९८१	६१,०७७,८७५,७०६
तिर्न बाँकी सापटी	—	—
यस आ.व. को कर दायित्व	—	—
व्यवस्थाहरु	—	—
स्थगन कर दायित्व	—	—
अन्य दायित्वहरु	५१८,२१०,१२४	५०९,६२९,८९०
जारी गरिएको ऋण पत्र	—	—
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	—	—
जम्मा दायित्वहरु	४७,५७४,४८८,१०६	६१,५८७,५०५,५९६
इक्विटी		
शेयर पूँजी	२,८९१,५०७,९००	२,७८९,२६०,४००
शेयर प्रिमियम	—	—
संचित मुनाफा	(४,३३५,५४७,९३२)	(३,३९६,५२४,५३४)
जगेडा कोष	४,५११,४६३,६१५	३,६७५,२४५,२६२
शेयर धनीहरुलाई बाँडफाँड योग्य पूँजी	३,०९७,४२३,५८४	३,०६७,९८१,१२८
गैर नियन्त्रण स्वार्थ	—	—
कुल पूँजी	३,०९७,४२३,५८४	३,०६७,९८१,१२८
कुल दायित्व तथा पूँजी	५०,६७१,९११,६८९	६४,६५५,४८६,७२४
सम्भावित दायित्व र प्रतिबद्धता	—	—
प्रति शेयर खुद सम्पत्ति मूल्य	१०७.१२	१०९.९९

लेखा परिक्षण नभएको नाफा वा नोक्सान विवरण (अपरिष्कृत) चौथो त्रैमास आ.व. २०८१/८२ (मिति ३२ आषाढ २०८२)

विवरण	(रकम रु.मा)	
	यस वर्षको यस त्रैमासको	गत वर्षको यस त्रैमासको
व्याज आम्दानी	३,१२३,४००,४२३	४,९६८,५४७,६४४
व्याज खर्च	(१,५५१,४९७,४३१)	(३,८०९,४३६,१३५)
खुद व्याज आम्दानी	१,५७१,९०२,९९३	१,१५९,१११,५०९
शुल्क तथा कमिशन आम्दानी	३७,०३३,७८९	४०,७७४,२७१
शुल्क तथा कमिशन खर्च	—	—
खुद शुल्क तथा कमिशन आम्दानी	३७,०३३,७८९	४०,७७४,२७१
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी	१,६०८,९३६,७८२	१,१९९,८८५,७८०
खुद व्यापारिक आम्दानी	—	—
अन्य संचालन आम्दानी	—	(५,७४०,०२५.००)
कुल संचालन आम्दानी	१,६०८,९३६,७८२	१,१९४,१४५,७५५
कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था/(फिर्ता)	९३०,९१४,०८९	२,५८७,०७४,११५
खुद संचालन आम्दानी	६७८,०२२,६९३	(१,३९२,९२८,३६०)
संचालन खर्च		
कर्मचारी खर्च	५१९,९६९,९६१	४४७,४८९,७६७
अन्य संचालन खर्च	१७३,३७७,८५७	१७७,४८८,७६४
हासकट्टि र परिशोधन	७४,८९०,३४४	७४,२९२,७५७
संचालन नाफा	(९०,२१५,४६९)	(२,०९५,१९९,६४८)
गैर संचालन आम्दानी	४३,३८२,०३७	१,६८७,३७२
गैर संचालन खर्च	—	—
आयकर अधिको नाफा	(४६,८३३,४३२)	(२,०९३,५१२,२७६)
आयकर खर्च	१,३२८,२९२	(४२६,७१२,३१३)
चालु आयकर	२५४,८४८,१३९	१५९,७१६,८२५
स्थगन कर (आम्दानी)/खर्च	(२५३,५१९,८४७)	(५८६,४२९,१३७)
यस वर्षको नाफा	(४८,१६१,७२४)	(१,६६६,७९९,९६४)
खुद नाफा/(नोक्सान) मा हिस्सा:	—	—
बैंकको शेयरधनी	(४८,१६१,७२४)	(१,६६६,७९९,९६४)
गैर नियन्त्रित स्वार्थ	—	—
यस वर्षको मुनाफा	(४८,१६१,७२४)	(१,६६६,७९९,९६४)
प्रति शेयर आम्दानी		
प्रति शेयर आधारभूत आम्दानी	(१.६७)	(५९.७६)
अनुपातहरु:		
जोखिम भारत सम्पत्तिमा पूँजीको पर्याप्तता (प्रतिशत)	०.६२	३.३५
निष्क्रिय कर्जा/कुल कर्जा (प्रतिशत)	३०.३७	२२.११
कुल कर्जा नोक्सानी व्यवस्था/कुल कर्जा (प्रतिशत)	२७.१५	१६.६१
कर्जा/निक्षेप अनुपात (प्रतिशत)	४०.७१	४२.०८
पूँजीको औसत आम्दानी (प्रतिशत)	७.८५	११.१५

वितरण योग्य नाफा वा नोक्सान सम्बन्धी विवरण (अपरिष्कृत) चौथो त्रैमास आ.व. २०८१/८२ (मिति ३२ आषाढ २०८२)

(नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार)

विवरण	(रकम रु.मा)	
	यस त्रैमासमा	गत वर्षको यस त्रैमासमा
नाफा/नोक्सान सम्बन्धी विवरणका आधारमा खुद नाफा/नोक्सान	(४८,१६१,७२४)	(१,६६६,७९९,९६४)
गत वर्षको नाफा	(३,३९६,५२४,५३४)	(८१,८७५,८८६)
विनियोजन:		
क) साधारण जगेडा	—	—
ख) सटही घटवढ कोष	—	—
ग) पूँजी चुक्ता कोष	—	—
घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष	—	—
ङ) कर्मचारी तालिम कोष	—	—
च) फेयर भ्याल्यू जगेडा कोष	—	—
छ) लगानी समायोजन कोष समायोजन	—	—
झ) प्रस्तावित लाभान्श	—	—
ञ) अन्य	—	—
नियामनकारी समायोजन अधिको नाफा/नोक्सान	(३,४४४,६८६,२५८)	(१,७४८,६७५,८५०)
नियामनकारी समायोजन:		
क) असुल हुन बाँकी व्याज(-)/अधिकलो वर्षको असुल हुन बाँकी व्याजका असुली	(२८६,५८२,२८२)	(२३८,०४०,८६६)
ख) खातामा भएको साना कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	—	—
ग) लगानीको सम्भावित जोखिम बापत व्यवस्थामा कमी (-) वृद्धि (+)	—	—
घ) गैर बैंकिङ्ग सम्पत्तिमा कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	(३२७,१३४,२४८)	(७८०,०२७,८०१)
ङ) स्थगित कर सम्पत्तिको लेखाङ्कन (-) फिर्ता (+)	(२५८,२४४,९०६)	(५९४,८७८,४६३)
च) ख्याती पहिचान (-)/ख्यातीको हानी (+)	—	—
छ) Bargain Purchase Gain (-) फिर्ता (+)	—	—
झ) बीमाङ्गीक नोक्सान पहिचान (-) फिर्ता (+)	(१८,९००,२३७)	(३४,९०१,५५४)
ञ) अन्य (+/-)	—	—
Income Attributable from Associates संग सम्बन्धित	—	—
वितरण योग्य नाफा/नोक्सान	(४,३३५,५४७,९३२)	(३,३९६,५२४,५३४)

अन्तरिम वित्तीय विवरणका नोटहरु:

- उपरोक्त तथ्याङ्कहरु नियामकीय निकायहरु तथा बाह्य लेखापरीक्षकको निर्देशन बमोजिम परिवर्तन हुन सक्नेछन् ।
- नेपाल लेखापरीक्षण बोर्ड र ICAN ले जारी गरेको नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुसार वार्षिक वित्तीय विवरण तयार गरिएको छ ।
- सहकारी संस्थालाई प्रदान गरेको कर्जा तथा सापट रकम कर्जा नोक्सानी व्यवस्था रकम घटाएर प्रस्तुत गरिएको छ ।
- सहकारी संस्थालाई प्रदान गरेको कर्जा तथा सापट रकममा कर्मचारीलाई प्रदान गरेको कर्जा रकम परिशोधित लागतमा समावेश रहेको छ ।
- गत वर्षको रकमहरु तुलनात्मकताको लागि आवश्यक भएमा पूनःवर्गीकरण, पूनःलेखन र सुधार गरिएको छ ।
- वार्षिक वित्तीय विवरण यस बैंकको वेबसाइट: www.ncbl.coop मा प्रकाशन गरिएको छ ।